

जन आकाश

Jana Aakash National Weekly

राष्ट्रिय साप्ताहिक

वर्ष-१४, अंक- २१, २०७८ साल पौष ६ गते मंगलबार (Dec 21, 2021)

www.janaakash.com.np

मूल्य रु १००

एमसिसि को पक्ष र बिपक्ष किन ? पहिला अध्ययन गरौं

जनआकाश साप्ताहिक

काठमाडौं । नेपालमा एमसिसिको विषयलाई लिएर दिनहुँ जसो विरोधका कार्यक्रम भइरहेका छन् । तर एमसिसि अर्थात् अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशनको कुन बुद्धिमा के के छन् । के कारणले राष्ट्रघात छ । भन्ने विषयमा तथ्य सहित विरोध गरिरहेको राजनीतिक पार्टीले तर्कसंगत ढङ्गबाट जनतालाई प्रष्ट बुझाउने गरी काम गरेका छैनन् । एककोहोरो विरोध मात्र गरेको देखिन्छ ।

अर्को तर्फ सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसले एमसिसि नेपालको हितमा छ भनेर एमसिसिको पक्ष लिइरहेको छ ।

उसले पनि यो यो कारणले यो यो बुद्धिमा नेपालको पक्षमा लेखिएको छ भनेर सम्झौता पत्रका बुद्धि जनता समक्ष लगेको छैन । त्यसमा दोधारे कुरा गरेर एमाले, माओवादीले एमसिसिलाई

हाउगुजी बनाइराखेका छन् ।

पार्टीको अधिवेशनहरुमा करोडौं

जनताको हात हातमा जान्न पाउने अधिकारलाई राजनीतिक दलहरुले किन



खर्च गर्न सक्ने तर नेपालले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनसँग भएको सम्झौता पत्र

पठाउदैनन् ?

बपौदेखि गुमराहामा राखेर एकथरी पार्टीहरु त्यही एमसिसि नामको

सम्झौताको विरोध गरेर बसेका छन् अर्काथरी समर्थन गर्दै बसेका छन् तिनै पार्टीहरुका कार्यकर्ताहरु नेताले जे भन्छ त्यही सुनेर बजारमा हल्ला गर्दै हिडेको देखिन्छ । त्यसले तथ्यताको आधारमा होइन हाउगुजीको हल्ला बढी भएको जस्तो भान भएको छ ।

त्यसकारण हामीले यस अडकमा पृष्ठ २ देखि ८ सम्म एमसिसिको अग्रेजी सरूकरणलाई नेपालीमा ट्रान्सलेशन भएको बुद्धि सबै राखिदिएका छौं ।

यो आम नागरिकले जान्न पाउने र नेपालको पक्षमा रहेछ भने समर्थन गरुण र नेपालको हित विपरित केही राजनीतिक पार्टीहरुले भनेको जस्तै राष्ट्रलाई नोक्सान पुर्‍याउने सम्झौता रहेछ भने आम नागरिक एक ढिक्का भएर एमसिसि विरुद्ध लड्न तयार हऔन भन्ने उद्देश्यले बिस्तृत एमसिसिको पुर्ण पाठ प्रकाशन गरिदिएका छौं ।

अनेरास्ववियु पाँचौको राष्ट्रिय सम्मेलन सम्पन्न अध्यक्षमा आचार्य

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २२ औं राष्ट्रिय सम्मेलन केन्द्रीय कार्यालय रातोपुलमा सम्पन्न भएको छ ।

यहि कार्तिक २ गते संगठनको माउ पार्टी नेकपा (माले) केन्द्रीय कार्यालयको हलमा भएको उक्त कार्यक्रम घनश्याम मिश्रको अध्यक्षतामा र माउ पार्टीका महासचिव सिपी मैनालीको प्रमुख आतिथ्य र जवस प्रमुख कुमार वेलबासे, संगठन विभाग प्रमुख दिनानाथ धिमिरे, बुद्धिजीवि विभाग प्रमुख सुरेन्द्र ढकाल,

कार्यक्रमको उदघाटन गरेपछि शुरु भएको थियो कार्यक्रम सञ्चालन अनेरास्ववियु पाँचौका महासचिव कपिल पोखरेलले गरेका थिए भने विशेष अतिथि, अतिथिहरुले शुभकामना मन्तव्य राखेर विद्यार्थी संगठनलाई हौशला प्रदान गरेका थिए ।

पार्टीका महासचिवले विगतको नेपालको राजनीतिक समिक्षात्मक टिप्पणी गरेर माले पार्टीले आठौं महाधिवेशनबाट लिएको नीतिलाई विद्यार्थीहरुले पनि कार्यन्वयन गर्न आग्रह

महोमद, सिङगापुरका लिक्वान यु हरुले गरेका देशको प्रगतिको आधारहरु हेरेर जस्तै नेपालले पनि रचनात्मक आत्मनिर्भर हुने खालका काम गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमका अध्यक्ष घनश्याम मिश्रले मेरो नेतृत्वमा विद्यार्थी संगठनलाई याहा ल्याइपुर्‍याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए । अब आउने नयाँ नेतृत्वलाई मेरो साथ सहयोग र अनुभव जतिसुकै बेला संगठनले चाहेको बेला सहयोग गर्न



अनेम संघका अध्यक्ष निलम केसी लगायतको विशेष अतिथिमा

त्यसैगरी प्रगतिशील युवा संघ नेपालका उपाध्यक्ष तथा केन्द्रीय सदस्य मोहन कार्की, मजदुर संगठन पिकोण्टका महासचिव अभिसेख कोइराला, नेवा: दवु पुच:का अध्यक्ष तथा पोलिट ब्यूरो सदस्य सिद्धि महर्जन लगायतको अतिथि र बैकल्पिक केन्द्रीय कमिटीका सदस्यहरु विद्यार्थी संगठनका पुर्व अध्यक्षहरु बसन्त पाण्डे लगायत देशभरीबाट आएका अनेरास्ववियु पाचौका नेता कार्यकर्ताको सयौंको उपस्थितिमा कार्यक्रम भएको थियो । पार्टीका महासचिव सिपी मैनालीले

गरेका थिए । प्रगतिशील युवा संघ नेपालको प्रतिनिधित्व गरी अतिथिको रुपमा आएका मोहन कार्कीले विगतमा कुनैबेला राणा शासन विरुद्ध आन्दोलन गर्न विरोध गर्ने तरिका त्यतिबेलाको लागि ठिक थियो होला आजपनि तिनै नेताहरुले पार्टीको नेतृत्व गरिरहदा त्यही पुरानै ढाँचाबाट राजनीतिक दलहरुले विरोध बाहेक रचनात्मक काम नगरेको हुनाले नेपाल विकासमा पछि परेको हो । त्यस कारण आजका विद्यार्थीहरुनै भोलिका कर्णधार हुन् । त्यसैले नेपालको विकास गर्न अन्तराष्ट्रिय अभ्यासबाट पनि सिक्नु पर्ने भन्दै चीनका देड स्वाओपिङ, मलेसियाका थिरवीन

तयार छु भन्दै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रम २ गते उदघाटन शत्र ३ गते बन्द शत्र भएको थियो बन्द शत्रबाट अनेरास्ववियु पाचौको सचिव रहेकी पवित्र आचार्यलाई हलले सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको छ । उनको नेतृत्वमा २५ सदसीय केन्द्रीय कमिटी गठन गरेको छ ।

मुख्य पदाधिकारीहरु यस प्रकार रहेका छन् ।

उपाध्यक्ष डिल्ली बुढाथोकी, पदमसिंह खत्री, महासचिव नवराज पान्डे, सचिव गोकर्ण बरुवाल, कोषाध्यक्ष नविन गिरी छन् ।

जन आकाश मिडिया प्रा.लि.बाट प्रशारित

www.janaakash.com.np

अनलाइन सञ्चालन भइरहेको हुँदा तपाइहरुको सल्लाह, सुझाव, व्यवसायिक विज्ञापन आदान प्रदानको लागि विज्ञापन एजेन्सी, कम्पनी, शुभचिन्तक, पाठकवर्ग लगायत महानुभावहरुले निम्न ठेगानामा सम्पर्क गर्न अनुरोध छ ।

जन आकाश युवा कोष स्थापना गर्न लागेको हुनाले उक्त कोषमा रकम जम्मा गरी आफ्नो स्मृतिका नामहरु जोडेर जन आकाशको वार्षिकउत्सवमा पुरस्कार वितरण गर्ने योजना रहेको हुँदा इच्छुक व्यक्ति, संघसंस्थाहरुले सम्पर्क राख्न अनुरोध गरिन्छ ।

सम्पर्क: ८१६७५७८ (बागबजार)

मोबाइल: ९८६१५८८४५६

Email: jana.news2065@gmail.com

मनास्लु वर्ल्ड कलेजको भव्य कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले मिति २०७८ पौष १ गतेका दिन नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको



उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका खतिवडाले आफ्नो वाल्यकालको बारेमा पनि जानकारी गराउँदै कलेजको उच्च प्रशंसा गरेका थिए । 'मनास्लु कलेजले गरेको प्रगतिवारे म खुशी छु, दोस्रो वर्षमा नै यति धेरै विद्यार्थीलाई पढाउन सफल भएकोमा क्याम्पसलाई बधाई दिन्छु' उनले भने । 'कलेज व्यवस्थापन र कलेज सञ्चालकको मिहनेत र उत्साहका कारण नै कलेजले यो सफलता हात पारेको हुन सक्छ ।' मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन पनि सबैलाई आग्रह गरेका थिए । 'पौष ४ गतेबाट प्रत्येक स्कूल कलेजका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइदैं, सबैलाई जानकारी दिनुहोला' उनले विद्यार्थीसँग आग्रह गर्दै भने । 'अन्य स्थानमा बोलाउँदा कतिपय अवस्थामा मानिसहरु सहभागी नहुन सक्छन् त्यसैले पनि विद्यालय र क्याम्पसमै खोप लगाउने योजना बनाएका हौं ।' कार्यक्रममा नेशनल प्याव्सनका निवर्तमान अध्यक्ष कर्णबहादुर शाही, पत्रकार जीवराज भण्डारी, गायक धिरज राईका साथै तेक्वान्दोमा स्वर्ण पदक विजेता पलेसा गोबर्द्धनलाई मन्त्री खतिवडाले सम्मान गरेका थिए । कलेजका अध्यक्ष गेन्द्र लामाले उत्साहपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको बताए । उनले विभिन्न कलाकारको प्रस्तुतिले कार्यक्रममा रौनकता थपिएको जनाए । 'हामी शैक्षिक रुपमा त अग्रणी भूमिकामा नै थियौं तर त्यसको अतिरिक्त विभिन्न प्रकारका गुणात्मक र सीपमूलक काममा पनि सक्रिय छौं भन्ने पुष्टि भएको छ' अध्यक्ष लामाले भने । 'विद्यार्थी, अभिभावक र क्याम्पस सञ्चालकको प्रभावकारी भूमिकाका कारण नै हामी सफल भएका छौं र अझै अघि बढ्छौं ।'

संसारको हरेक ठाउँबाट नेपालमा पैसा पठाउनको लागि भरपर्दो माध्यम



www.prabhumoneytransfer.com.np

prabhu
Money Transfer

प्रभुको इच्छा

‘मान्छे कसैले पनि कर्म लिएर आएको हुँदैन । सृजना गरेमात्र भाग्य, रुप सुन्दर हुन्छ ।’- मोहन कार्की

सम्पादकीय



हल्लाको पछि नलागौं

भनिन्छ हेरेर मर्नु भन्दा छेरेर मर्नु कल्याण । जे हुन्छ राम्रै हुन्छ , जे भयो राम्रै भयो , जे हुनेछ त्यो पनि राम्रै हुनेछ । कोभिडको महामारीबाट बच्नको लागि आवश्यक सतकरता अपनाउँदै आफ्नो दैनिकी संचालन गर्न आवश्यक कार्यहरु गरौं ।

कोभिड रोगको त्रासको कारण हामीले दैनिकी गर्दै आएको कामलाई रोकी कोभिडकै त्रासको बारेमा सोचेर मानसिक रुपमा दुःखी हुन बुद्धिमानी हैन ।

कोभिड रोगसंग लड्ने सबैभन्दा बुद्धिमानी उपाय भनेको हाम्रो रोग संग लड्ने क्षमता वृद्धि गराउनु हो । हामीले रोग प्रतिरोधात्मक शक्ति बढाउन सक्‍यौ भने यो रोग लागेर यसले हामीलाई नोक्सानी पुऱ्याउन सक्दैन ।

कोभिड रोग लागेर निको भइ नयाँ जीवन पाएकाहरुको संख्या नेपालमा धेरै छ ।

विशेष गरि जेष्ठ नागरिकहरु जसले रोगसंग लड्न सक्ने क्षमता कम हुन्छ । त्यस्ता मानिसहरुलाई रोगले गलाउन सक्ने सम्भावना अलि धेरै भएको हुँदा , रोगी, असक्त एवं जेष्ठ नागरिकहरुले यो रोगबाट बच्नको लागि विशेष सतर्ककता अपनाउनु परेता पनि शरिरमा रोग नभएका युवा युवतीहरुले कोभिडको कारण अनावश्यक डर मान्नु पर्ने आवस्था नभएको कुरा विगतको कोभिड रोगबाट मृत्यु भएकाहरुको तथ्याडल्लाई हेरी समिक्षा गर्न सकिन्छ ।

हाम्रो आहार विचार, ब्यवहार र कारोवारमा सुधार गरि कोभिड रोगको महामारीबाट बचौं । अहिले ओमिक्रोन भेरियन्ट नामक भाइरसको हल्लाले मानिसहरुमा त्रास फैलिएको छ । यस्ता हल्लाहरुले वास्ताविकताभन्दा मानिसको जीवनलाई प्रभावित बढी पर्दछ त्यस कारण यस्ता हल्लाहरुको पछि नलागी सजकता अपनाउँदै दैनिकी गर्नुपर्ने कामहरु गरेर आत्मवललाई उच्च राख्न महत्वपूर्ण हुन आउँछ ।

आत्मवल उच्च राखेर काम गरिराख्ने यस्ता नयाँ नयाँ खालका हल्लाहरुको पछि नवौडने सामान्य रुधा खोकी लाग्दा नडराउने तर औषधी सेवनहरुभने गर्ने विगतमा पनि यस्ता रुधा, खोकी, ज्वरो मानिसहरुमा आउने नै गथ्यो । तर अहिलेको जस्तो हल्ला हुदैन थियो । मानिसहरुमा मानविय त्रास हुदैन थियो । र आमनागरिक नै प्रभावित हुने हुदैन थियो । कोभिड १८ पछि बढी हल्लाहरुले सर्वसाधारण नागरिकहरुलाई प्रभावित पारेको छ । यसको बारेमा कोही पनि बोलेका छैनन । रोगले भन्दा आउँदा दिनमा भोगले मर्ने दिन नआउँला भन्न सकिदैन । त्यसैले यता पनि ध्यान जाओस ।

गएको मंसिर १४ गते, अडक १८ मा गोदावरी ढुङ्गो साँघुमा प्रतिस्वरुप मुक्तिनाथ मन्दिर स्थापना सिर्षक स्थलगत रिपोर्ट बनाउने क्रममा स्थानीयहरु हुनुपर्ने ठाउँमा प्रविधिक त्रुटीवस सुतार कार्कीहरु हुन गई त्यहाँका स्थानीयहरुको भावनामा पर्न गएको ठेस प्रति क्षमाप्रर्थी छौ । - सं

यस्तो छ एमसीसी सम्भौताको पूर्ण पाठ

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तर्फबाट (अर्थ मन्त्रालय)

तथा संयुक्त राज्य अमेरिकाको तर्फबाट (मिलेनियम च्यालेन्ज कर्पोरेसन) बीच सम्पन्न

मिलेनियम च्यालेन्ज सम्भौता (कम्प्याक्ट) मिलेनियम च्यालेन्ज सम्भौता प्रस्तावना

प्रस्तुत मिलेनियम च्यालेन्ज सम्भौता (‘सम्भौता“) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल “नेपाल“) को तर्फबाट अर्थ मन्त्रालय (‘सरकार“) तथा संयुक्त राज्य अमेरिकाको तर्फबाट संयुक्त राज्य अमेरिकाको सरकारी निगम मिलेनियम च्यालेन्ज कर्पोरेसन (‘एमसिस“) बीच सम्पन्न भयो । (यस सम्भौतामा एमसिस तथा सरकारलाई एकल रूपमा (‘पक्ष“) र सामूहिक रूपमा (‘पक्षहरू“) भनी सम्बोधन गरिएको छ । यस सम्भौतामा प्रयोग भएका शब्दहरूको अर्थ अनुसूची ६ मा उल्लेख भए बमोजिम हुनेछ ।

नेपालको आर्थिक विकास र गरिवी निवारण प्रवर्द्धन गर्ने साफा लक्ष्यप्रति पक्षहरू प्रतिबद्ध रहेका तथा यस सम्भौता अन्तर्गत एमसिसको सहायताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा जनतामा गरिने लगानी सुदृढ गर्ने प्रतिबद्धतालाई सहयोग पुग्ने करालाई स्वीकार गर्दै सरकारले एमसिसको सहायताको उपयोगका सम्बन्धमा प्राथमिकता निर्धारण गर्न निजी क्षेत्र र नागरिक समाजसँग परामर्श गरी दिगो आर्थिक समृद्धि हासिल गर्न तथा गरिवी न्यूनीकरण गर्न एमसिसको सहायताको लागि प्रस्ताव बनाई पेश गरेको कुरालाई स्मरण गर्दै;

एमसिसले नेपाललाई प्रस्तुत सम्भौतामा उल्लेख गरिएका लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सम्भौतामा उल्लेख गरिएका कार्यक्रमहरू कार्यान्वयन गर्न सहयोग गर्न इच्छक रहेको कुरालाई स्वीकार गर्दै;

पक्षहरू देहाय बमोजिम गर्न सहमत भएका छन्

धारा १. लक्ष्य र उद्देश्य

दफा १.१ सम्भौताको लक्ष्य. आर्थिक विकास मापफर्त नेपालमा गरिवी न्यूनीकरण गर्ने प्रस्तुत सम्भौताको लक्ष्य (‘सम्भौताको लक्ष्य“) रहेको छ । एमसिसको सहायता नेपालको सुशासन, आर्थिक स्वतन्त्रता र नेपाली जनतामा गरिने लगानीलाई सबल बनाउन उपलब्ध हुनेछ ।

दफा १.२ परियोजनाको उद्देश्य. अनुसूची १ मा उल्लेख भए बमोजिमका परियोजनाहरू (प्रत्येकको हकमा ‘परियोजना“ र सामूहिक रूपमा ‘परियोजनाहरू“) कार्यक्रममा समावेश छन् । प्रत्येक परियोजनाको उद्देश्य (प्रत्येकको हकमा ‘परियोजना उद्देश्य“ र सामूहिक रूपमा ‘परियोजना उद्देश्यहरू“) देहाय बमोजिम रहेका छन्:

(क) उर्जा व्यापारलाई सहजीकरण गरी तथा नेपालको विद्युत गिडमा विद्युत आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युतको उपभोग वृद्धि गर्ने,

(ख) रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम राख्ने ।

धारा २. वित्तीय व्यवस्था र स्रोत

दफा २.१ कार्यक्रम वित्तीय व्यवस्था. दफा ७.३ बमोजिम यो सम्भौता लागू भए पछि, यस सम्भौताका शर्तहरू बमोजिम एमसिसले सरकारलाई पैतालिस करोड पन्चानव्वे लाख (४५,९५,००,०००) अमेरिकी डलर भन्दा बढी नहुने गरी (‘कार्यक्रम वित्तीय व्यवस्था“) सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि रकम उपलब्ध गराउनेछ । कार्यक्रम वित्तीय व्यवस्थाको विनियोजन अनुसूची २ मा सामान्य रूपमा उल्लिखित छ ।

दफा २.२ सम्भौता सिडिएफ. (क) प्रस्तुत सम्भौतामा हस्ताक्षर भए पछि, एमसिसले सरकारलाई यस सम्भौताका शर्तहरू बमोजिम दफा २.१ मा उल्लेख गरिएको कार्यक्रम वित्तीय व्यवस्थाका अतिरिक्त थप चार करोड पाँच लाख (४,०४,००,०००) अमेरिकी डलर भन्दा बढी नहुने गरी (‘सम्भौता सिडिएफ“) मिलेनियम च्यालेन्ज ऐन, २००३ को दफा ६०९ (छ), संशोधन समेत (‘कएमसिए ऐन“) अन्तर्गत देहायका प्रयोजनको लागि एवं यस सम्भौता कार्यान्वयनलाई सहज बनाउन सरकारले उपयोग गर्ने गरी रकम उपलब्ध गराउनेछ;

(१) वित्तीय व्यवस्थापन र खरिद सम्बन्धी कार्य;

(२) प्रशासनिक कार्यहरू (कर्मचारीको तलब जस्ता प्रारम्भिक खर्च समेत) र

बहाल, कम्प्युटर र अन्य सूचना प्रविधि वा पूँजीगत उपकरण जस्ता अन्य प्रशासनिक सहायक खर्चहरू;

(३) अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्यहरू;

(४) सम्भाव्यता, डिजाइन, र अन्य परियोजना तयारी अध्ययन कार्यहरू; र

(५) एमसिसले स्वीकृत गरेका सम्भौता कार्यान्वयनलाई सहज बनाउने अन्य कार्यहरू । सम्भौता सिडिएफको विनियोजन अनुसूची २ मा सामान्य रूपमा उल्लिखित छ ।

(ख) यो दफा २.२ तथा सम्भौता सिडिएफका हकमा लागू हुने यस सम्भौताका अन्य व्यवस्थाहरू दफा ७.५ बमोजिम सम्भौता सिडिएफको प्रयोजनका लागि मात्र यस सम्भौतामा एमसिस र सरकारले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछन् ।

(ग) सम्भौता सिडिएफको प्रत्येक भुक्तानी अनुसूची ४ मा उल्लेख भए बमोजिमका त्यस्तो भुक्तानी सम्बन्धी पूर्व शर्तहरूको परिपालनाको अधिनमा रहनेछ ।

(घ) एमसिसले दफा २.२ (क) अन्तर्गत उपलब्ध सम्भौता सिडिएफको कुल रकम दफा २.२(क) मा उल्लेख गरिएका प्रयोजनका लागि मुनासिब रूपमा उपयोग हुन सक्ने रकम भन्दा बढी भएको भनी निर्धारण गरेमा सरकारलाई लिखित सूचना दिएर एमसिसले दफा २.२ (क) अन्तर्गत उपलब्ध सम्भौता सिडिएफको रकमलाई कम गरी बढी भएको रकम (अधिक सम्भौता सिडिएफ रकम“) फिर्ता गर्न सक्नेछ । यस्तो अवस्थामा दफा २.२ (क) अन्तर्गत सरकारलाई उपलब्ध गराइने सम्भौता सिडिएफको रकमबाट अधिक सम्भौता सिडिएफ रकम घटाइनेछ र उक्त अधिक सम्भौता सिडिएफ रकमका सम्बन्धमा एमसिसको कुनै थप दायित्व रहने छैन ।

(ङ) एमसिसले चाहेमा सरकारलाई लिखित सूचना दिएर सरकारलाई त्यस्तो अधिक सम्भौता सिडिएफ रकमको कल रकम वा केही हिस्सा बराबरको रकम कार्यक्रम वित्तीय व्यवस्थामा थप हुने गरी उपलब्ध गराउने विकल्प छनौट गर्न सक्नेछ, र त्यस्तो थप कार्यक्रम वित्तीय व्यवस्थाको हकमा लागू हुने कार्यक्रम वित्तीय व्यवस्थामा लागू हुने प्रस्तुत सम्भौताका शर्त तथा बन्द्जहरू लागू हुनेछन् । दफा २.३ एमसिस वित्तीय व्यवस्था. प्रस्तुत सम्भौतामा कार्यक्रम वित्तीय व्यवस्था र सम्भौता सिडिएफलाई सामूहिक रूपमा ‘एमसिस वित्तीय व्यवस्था“ भनिएको छ र यसले प्रस्तुत सम्भौता अन्तर्गत सरकारले भुक्तानी दिएको कार्यक्रम वित्तीय व्यवस्था र सम्भौता सिडिएफको फिर्ता वा सोधभर्ना समेत जनाउँछ। दफा २.४ भुक्तानी. एमसिसले प्रस्तुत सम्भौता तथा कार्यक्रम कार्यान्वयन सम्भौता बमोजिम कार्यक्रमको कार्यान्वयनको क्रममा भएका खर्चको लागि एमसिस वित्तीय व्यवस्थाको भुक्तानी (‘भुक्तानी“) गर्नेछ। लागू हुने सबै पूर्व शर्तहरूको परिपालना भएमा एमसिसले सरकारलाई उपलब्ध हुने भुक्तानीको रकम (क) नेपाल सरकारले खोलेको र एमसिसद्वारा स्वीकृत एक वा एक भन्दा बढी बैंक खाता (प्रत्येकलाई ‘स्वीकृत खाता“ भनिने) मा जम्मा गरी वा (ख) कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित वस्तु, कार्य वा सेवाको प्रदायकलाई प्रत्यक्ष भुक्तानी गरी दिइनेछ। एमसिस वित्तीय व्यवस्था कार्यक्रम सम्बन्धी खर्चमा मात्र उपयोग गर्न सकिनेछ । दफा २.५ व्याज. एमसिस वित्तीय व्यवस्थालाई कार्यक्रम प्रयोजनका लागि उपयोग गर्नु पूर्व उक्त एमसिस वित्तीय व्यवस्थामा प्राप्त हुने कुनै पनि व्याज वा अन्य आय कार्यक्रम कार्यान्वयन सम्भौता बमोजिम सरकारले एमसिसलाई भुक्तानी दिने वा हस्तान्तरण गर्नेछ । दफा २.६ सरकारी स्रोत, बजेट.

(क) सरकारले प्रस्तुत सम्भौता अन्तर्गत सरकारको दायित्व परिपालनाका लागि आवश्यक सम्पूर्ण आर्थिक तथा अन्य स्रोतहरू उपलब्ध गराउनका साथै आवश्यक सम्पूर्ण कार्य गर्नेछ । यसका अतिरिक्त, सरकारले प्रस्तुत सम्भौताका कार्यक्रमका परियोजना उद्देश्यहरू प्राप्त गर्न अनिवार्य योगदान (‘सरकारको योगदान“) गर्नेछ । अनुसूची २ मा सरकारको योगदानको बारेमा थप उल्लेख गरिएको छ ।

(ख) कार्यक्रम अवधिभर सरकारले आफ्नो वार्षिक बजेटमा प्रत्येक आर्थिक वर्षमा सरकारलाई प्राप्त भएको वा हुने अनुमानित एमसिस वित्तीय व्यवस्थाको पूर्ण रूपमा लेखा राखिएको सुनिश्चित गर्न सर्वोत्तम प्रयत्न गर्नेछ ।

(ग) प्रस्तुत सम्भौता तथा कार्यक्रम अन्तर्गत लिखित गरिएका

क्रियाकलापहरूका लागि सरकारले एमसिस बाहेक अन्य स्रोतबाट प्राप्त हुने सामान्य र अपेक्षित स्रोतहरू वा बजेट घटाउने छैन ।

(घ) सरकारले एमसिसलाई लिखित रूपमा अन्यथा सूचना दिएकोमा बाहेक, प्रस्तुत सम्भौता तथा कार्यक्रम अन्तर्गत लिखित गरिएका क्रियाकलापहरूका सम्बन्धमा एमसिस वित्तीय व्यवस्था स्रोतहरूले अन्य तवरले प्राप्त गर्ने वा बजेट विनियोजन गर्ने स्रोतहरूको अतिरिक्त हुनेछ । दफा २.७ एमसिस वित्तीय व्यवस्थाको उपयोगको सीमा. प्रस्तुत सम्भौतामा उल्लेख गरिएको वा सरकारलाई लिखित रूपमा सूचित गरिएको संयुक्त राज्य अमेरिकाको कानून वा नीति उल्लंघन गर्न सक्ने देहाय बमोजिमका प्रयोजन समेतका कुनै पनि प्रयोजनको लागि एमसिस वित्तीय व्यवस्थाको उपयोग नगरिएको सरकारले निश्चित गर्नेछ .:

(क) सेना, प्रहरी, मिलिसिया, राष्ट्रिय सुरक्षा वा अन्य अर्धसैन्य सङ्गठन वा इकाईको प्रशिक्षण वा सहयोगको लागि;

(ख) संयुक्त राज्य अमेरिकाको रोजगारीमा सारभूत क्षति पुऱ्याउन सक्ने वा संयुक्त राज्यको उत्पादनमा मूलभूत विस्थापन गर्न सक्ने कुनै पनि क्रियाकलापको लागि; । एमसिसको वातावरणीय निर्देशिका तथा तत् सम्बन्धमा जारी भएका अन्य निर्देशिकाहरू (सामूहिक रूपमा ‘एमसिस वातावरणीय निर्देशिकाहरू“) मा थप उल्लेख गरिएका वातावरण, स्वास्थ्य वा सुरक्षामा सारभूत जोखिम हुन सक्ने किसिमका कुनै पनि क्रियाकलाप गर्ने वा सो सम्बन्धमा खर्च गर्ने वा त्यस्ता क्रियाकलाप सम्बन्धी अन्य कुनै पनि तवरले सहयोग गर्नका लागि; वा

(घ) परिवार नियोजनको साधनको रूपमा गर्भपतन गर्न लगाउन वा कुनै पनि व्यक्तिलाई गर्भपतन गर्न उक्साउने वा जबरजस्ती गर्ने, परिवार नियोजनको साधनका रूपमा अस्वेच्छिक बन्ध्याकरण गर्न लगाउने वा जबरजस्ती गरी वा आर्थिक प्रलोभन देखाई कुनै पनि व्यक्तिलाई बन्ध्याकरण गर्न लगाउने वा परिवार नियोजनको साधनको रूपमा गर्भपतन वा अस्वेच्छिक बन्ध्याकरण गर्ने कार्य, वा विधिसँग, पूर्ण वा आंशिक, रूपमा सम्बन्धित कुनै बायोमेडिकल अनुसन्धान कार्यका भुक्तानी दिन ।

दफा २.८ कर.

(क) पक्षहरू लिखित रूपमा विशेषतः अन्यथा सहमत भएकोमा बाहेक, सम्पूर्ण एमसिस वित्तीय व्यवस्थाबाट नेपालको वा नेपालमा सामान्यतया लागू हुने कुनै पनि प्रचलित वा भावी कर, शुल्क, लेभो, अनिवार्य भुक्तानी वा अन्य समान किसिमका दस्तुहरू (नेपालमा सामान्यतया प्रचलित मुनासिब तथा गैरविभेदकारी रूपमा सेवा वापतको शुल्क बाहेक) (‘कर“),जसमा नेपालको वा नेपालस्थित राष्ट्रिय, संघीय, प्रदेश वा स्थानीय सरकार वा कर लगाउने निकायले लगाउने कर समेत समावेश हुने) बाट मुक्त रहने सरकारले निश्चित गर्नेछ । उल्लिखित व्यवस्थाको सर्वसामान्यतालाई सीमित नगरी तथा विशेषतः एमसिस वित्तीय व्यवस्था देहायका भुक्तानीबाट मुक्त हुनेछ;

(१) कार्यक्रमसँग सम्बन्धित नेपालभित्र ल्याइएका कुनै वस्तु, कार्य वा सेवामा लाग्ने कुनै महसूल, भन्सार शुल्क, पैठारी कर, निकासी कर र यस्तै प्रकृतिका अन्य दस्त;

(२) कार्यक्रमसँग सम्बन्धित वस्तु, कार्य वा सेवा सम्बन्धी कारोबारमा लाग्ने मूल्य अभिवृद्धि कर, विक्री कर, अन्तःशुल्क, सम्पत्ति खरिद विक्री कर, वा अन्य कारोबारमा लाग्ने यस्तै प्रकृतिका दस्त;

(३) कार्यक्रमसँग सम्बन्धित कुनै सम्पत्तिको स्वामित्व, कब्जा, उपभोगमा लाग्ने कर वा अन्य यस्तै प्रकृतिका दस्तुर; तथा

(४) कार्यक्रमका सम्बन्धमा गरिएका कार्यहरू सम्बन्धी आय, मुनाफा, वा कुल (गस) प्राप्तमा लाग्ने कर वा अन्य समान दस्तुर तथा कार्यक्रमसँग सम्बन्धित कार्य गर्ने देहायमा उल्लेख भए बाहेकका प्राकृतिक व्यक्ति वा कानूनी व्यक्तिलाई लाग्ने सम्बन्धित सामाजिक सुरक्षा कर तथा यस्तै प्रकृतिका अन्य दस्तुर: (१) नेपाली नागरिक वा नेपालका स्थायी बासिन्दा प्राकृतिक व्यक्ति, (२) नेपालको कानून बमोजिम स्थापित कानूनी व्यक्ति (तर एमसिए-नेपाल र यस सम्भौता अन्तर्गतका सरकारको दायित्व कार्यान्वयन गर्ने उद्देश्यले स्थापित अन्य कुनै निकाय बाहेक) ।

(ख) दफा २.८ (क) अन्तर्गतको कर छूटको व्यवस्था कार्यान्वयन गर्न निश्चित

मध्य करका सम्बन्धमा सरकारले अवलम्बन गर्ने कार्यविधि अनुसूची ७ मा उल्लेख गरिएको छ । सो कार्यविधि अन्तर्गत प्रचलित कानून बमोजिम करको भुक्तानीमा दिइएको छुट, सरकारले एमसिसलाई एमसिए-नेपाल वा करदातालाई दिने कर फिर्ता वा सोधभर्ना, वा सरकारले कार्यक्रमको हितको लागि एमसिए-नेपाल वा एमसिसलाई भुक्तान गर्ने दफा २.८(क) मा उल्लेख गरिएका विषयमा लाग्ने करको सहमति बमोजिमको रकम समेत समावेश हुन सक्नेछन् ।

(ग) दफा २.८(क) वा अनसूची ७ मा उल्लेख भएको व्यवस्था विपरित कर भुक्तानी भएमा सरकारले अविलम्ब एमसिस (वा एमसिसले तोकेको अन्य पक्ष) लाई उक्त कर वापतको रकम अमेरिकी डलर वा नेपाली रूपैयाँमा सो बमोजिम कर भुक्तान भएको लिखित (एमसिस वा एमसिए-नेपालबाट) सूचना सरकारले पाएको ३० दिन (वा पक्षहरू बीच लिखित रूपमा सहमति भएको अवधि) भित्र फिर्ता गर्नेछ । त्यस्तो रकम तोकिएको समयभित्र फिर्ता गर्न नसकेमा फिर्ता नगरिएको रकममा दफा ५.४ बमोजिम व्याज लाग्ने छ ।

(घ) सरकारले दफा २.८ (ग) अन्तर्गतको आफ्नो दायित्व परिपूर्तिका लागि एमसिस वित्तीय व्यवस्था वा सो को प्रतिफल वा कार्यक्रमको सम्पत्ति प्रयोग गर्न पाउने छैन ।

धारा ३. कार्यान्वयन

दफा ३.१ कार्यक्रम कार्यान्वयन सम्भौता. पक्षहरूले एमसिस वित्तीय व्यवस्थाको कार्यान्वयन सम्बन्धी व्यवस्था, वित्तिय जवाफदेहिता, र भुक्तानी तथा उपयोगको थप विवरण समेत समेटिएको एक सम्भौता (‘कार्यक्रम कार्यान्वयन सम्भौता वा ‘पिआईए“) सम्पन्न गर्नेछन्; र सरकारले यस सम्भौता, पिआईए तथा अन्य कुनै पूरक सम्भौता एवं अन्य कार्यान्वयन पत्र अनुसार कार्यक्रमको कार्यान्वयन गर्नेछ । दफा ३.२ सरकारको जिम्मेवारी.

(क) कार्यक्रमको कार्यान्वयन पर्यवेक्षण तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी सरकारको हुनेछ ।

(ख) सरकारले एमसिसको लिखित रूपमा पूर्व स्वीकृति लिई परियोजना तथा परियोजनाका क्रियाकलापहरूको कार्यान्वयनको व्यवस्थापन गर्ने, स्रोतको विनियोजन गर्ने तथा खरिद व्यवस्थापन गर्ने लगायतका सरकारको कार्यक्रम पर्यवेक्षण, व्यवस्थापन र कार्यान्वयन गर्ने अधिकार तथा दायित्व पूरा गर्न तथा कार्यक्रम कार्यान्वयन गर्ने उत्तरदायित्व भएको नेपालको मन्त्रिपरिषदबाट जारी गरिएको गठन आदेशको माध्यमबाट स्थापित हुने एउटा निकाय तोक्नेछ । सो निकायलाई यसमा ‘एमसिए-नेपाल“ भनी सम्बोधन गरिनेछ, र एमसिए-नेपाललाई सरकारको तर्फबाट कार्यक्रम सम्बन्धी क्रियाकलापका सम्बन्धमा सम्पूर्ण कार्य गर्ने अख्तियारी हुनेछ । सरकारले यसै सम्भौताबाट एमसिए-नेपाललाई मिति जलाई २०, २०१६ को संशोधित र प्रतिस्थापित प्रारम्भिक अनुबन्धन सम्बन्धी प्राविधिक सहयोग अनुदान सम्भौता

Amended and Restated Initial Engagement Technical Assistance Grant Agree ment, dated July 20, 2016] मा परिभाषित क्रियाकलापहरूको पर्यवेक्षण, व्यवस्थापन तथा कार्यान्वयन गर्ने सरकारको अधिकार तथा जिम्मेवारी पूरा गर्न निर्दिष्ट गरेको छ । प्रस्तुत दफा ३.२ (ख) बमोजिम निकाय तोकेको कारणबाट सरकारले यस सम्भौता बमोजिम वा अन्य कुनै सम्बन्धित सम्भौता बमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी वा दायित्वबाट उन्मुक्त पाउने छैन र सोको लागि सरकार पूर्ण रूपमा उत्तरदायी रहनेछ । एमसिसले दफा ३.२ (ख) बमोजिमको निकाय तोक्ने सम्बन्धमा यसै सम्भौता बमोजिम स्वीकृति तथा सहमति जनाएको छ ।

(ग) एमसिस लिखित रूपमा अन्यथा सहमत भएको अवस्थामा बाहेक सरकारले एमसिस वित्तीय व्यवस्थाद्वारा पूर्ण वा आंशिक (प्रत्यक्ष वा अप्रत्यक्ष) रूपमा वित्त व्यवस्था गरिएको कुनै पनि कार्यक्रमको सम्पत्ति वा सेवा प्रस्तुत सम्भौता तथा कार्यक्रमलाई अगाडी बढाउने प्रयोजनका लागि मात्र उपयोग गरिएको सुनिश्चित गर्नेछ ।

(घ) प्रस्तुत सम्भौता अवधिमा सरकारले परियोजना उद्देश्यहरू प्राप्तिका लागि सबै आवश्यक तथा उपयुक्त कदमहरू (दफा २.६(क) लाई सिमित नराखी, एमसिस लिखित रूपमा अन्यथा

बॉकी ३ पृष्ठमा

आयको अर्थ अनुसूची ७ को खण्ड ड मा उल्लेख भए बमोजिम हुनेछ।
वित्तीय एजेण्टको अर्थ अनुसूची १ को दफा ग.३ मा उल्लेख भए बमोजिम हुनेछ।
सुशासन निर्देशिका भन्नाले एमसिसिको जवाफदेही संस्था तथा कार्यान्वयन संरचनाको लागि निर्देशिका सम्भन्नुपछं।
सरकारको अर्थ प्रस्तावनामा उल्लेख भए बमोजिम हुनेछ।
सरकारी योगदानको अर्थ दफा २.६ मा उल्लेख भए बमोजिम हुनेछ।
अनुदानको अर्थ दफा ३.६(ख)मा उल्लेख भए बमोजिम हुनेछ।
गिगावाटको अर्थ अनुसूची ३ मा उल्लेख भए बमोजिम हुनेछ।
आईएफसी पफर्मेन्स स्ट्याण्डर्डको अर्थ अनुसूची १ कोदफा ख.१(ग)मा उल्लेख भए बमोजिम हुनेछ।
कार्यान्वयनपत्रको अर्थ दफा ३.५ मा उल्लेख भए बमोजिम हुनेछ।
आयकर छुट पाउने संस्थाहरूको अर्थ अनुसूची ७ को खण्ड घ मा उल्लेख भए बमोजिम हुनेछ।
आयकर छुट पाउने व्यक्तिको अर्थ अनुसूची ७ को खण्ड घ मा उल्लेख भए बमोजिम हुनेछ।
सूचकको अर्थ अनुसूची ३ को प्रकरण ३क. मा उल्लेख भए बमोजिम हुनेछ।
महानिरीक्षकको अर्थ दफा ३.७(ग) मा उल्लेख भए बमोजिम हुनेछ।
बौद्धिक सम्पति भन्नाले दर्ता भएका र नभएका सबै टेडमार्क, सर्भिस मार्क, लोगो, नाम, व्यापारिक नाम (ट्रेडनेम) र अन्य टेडमार्क सम्बन्धी सबै अधिकारहरू, दर्ता गरिएका र नगरिएका प्रतिलिपि अधिकार, सबै पेटेन्ट, आविष्कार, सोप राईट्स, नो हाउ, ट्रेड सिल्टरेट, डिजाइन, ड्रइङ्ग, आर्ट वर्क्स, योजना, प्रिन्ट, प्लानुअल, कम्प्युटर फाइल, सफ्टवेयर, हार्ड कपी फाईल, क्याटलॉग, स्पेसिफिकेसन र अन्य प्रोपाइटरी टेक्नोलोजी र त्यस्तै सूचना र एमसिसिको कोषबाट आंशिक तथा पूर्ण रुपमा आर्थिक सहायता पाएका उल्लिखित कुनै अधिकारको दर्ता र दर्ताको लागि दिइएको निवेदन सम्भन्नुपछं।
आन्तरिक नियमहरूको अर्थ अनुसूची १ को दफा ग.१(क) मा उल्लेख भए बमोजिम हुनेछ।
आन्तरिक राजस्व विभागको अर्थ अनुसूची ७ मा उल्लेख भए बमोजिम हुनेछ।
आईआरआईको अर्थ अनुसूची ३ को प्रकरण १ मा उल्लेख भए बमोजिम हुनेछ।
आईटिटीको अर्थ अनुसूची ३ को प्रकरण ३ मा उल्लेख भए बमोजिम हुनेछ।
क्रिलो भोल्टको अर्थ अनुसूची ३ को प्रकरण २ मा उल्लेख भए बमोजिम हुनेछ।
स्थानीय करको अर्थ अनुसूची ७ को खण्ड ट मा उल्लेख भए बमोजिम हुनेछ।
एलआरओ/मालपोत कार्यालयको अर्थ अनुसुची ७ मा उल्लेख भए बमोजिम हुनेछ।
एमसिसिको अर्थ प्रस्तावनामा उल्लेख भए बमोजिम हुनेछ।
एमसिसि वातावरणीय निर्देशिकाको अर्थ दफा २.७(ग) मा उल्लेख भए बमोजिम हुनेछ।
एमसिसि कोषको अर्थ दफा २.३ मा उल्लेख भए बमोजिम हुनेछ।
एमसिसि लैङ्गिक नीतिको अर्थ एमसिसि लैङ्गिक नीति (उक्त नीतिसँग सम्बन्धित निर्देशिकाहरू समेत)लाई जनाउँछ।
एमसिसि एमएण्डई नीतिको अर्थ अनुसूची ३ को पहिलो अनुच्छेदमा उल्लेख भए बमोजिम हुनेछ।
एमसिसि कार्यक्रम समापन निर्देशिका भन्नाले एमसिसि कार्यक्रम समापन निर्देशिका (उक्त निर्देशिकासँग सम्बन्धित अन्य कागजातहरू समेत) सम्भन्नुपछं।
एमसिसि कार्यक्रम खरिद निर्देशिकाको अर्थ दफा ३.६ मा उल्लेख भए सम्भन्नुपछं।
एमसिसि वेभसाइट भन्नाले घधघ.5अ.न.य.ख लाई जनाउँछ।
अनुगमन अवयवको अर्थ अनुसूची ३ को प्रकरण १ मा उल्लेख भए बमोजिम हुनेछ।
बहुवार्षिक आर्थिक योजना सारांशको अर्थ अनुसूची २ को दफा १ मा उल्लेख भए बमोजिम हुनेछ।
मेगावाटको अर्थ अनुसूची ३ को प्रकरण २.१ मा उल्लेख भए बमोजिम हुनेछ।
नेविप्रा (नेपाल विद्युत प्राधिकरण) को अर्थ अनुसूची १ को दफा ख.१(क)(३) मा उल्लेख भए बमोजिम हुनेछ।
नेपालको अर्थ प्रस्तावनामा उल्लेख भए बमोजिम हुनेछ।
अन्य राष्ट्रय करको अर्थ अनुसूची ७ को खण्ड ज मा उल्लेख भए बमोजिम हुनेछ।
पक्ष र पक्षहरूको अर्थ प्रस्तावनामा उल्लेख भए बमोजिम हुनेछ।
पेभमेन्ट रिसाईक्लिड सहायक क्रियाकलापको अर्थ अनुसूची १ को दफा ख.२(क)(२) मा उल्लेख भए बमोजिम हुनेछ।
स्वीकृत खाताको अर्थ दफा २.४ उल्लेख भए बमोजिम हुनेछ।
व्यक्तिगत आयकरको अर्थ अनुसुची ७ को खण्ड ड मा उल्लेख भए बमोजिम हुनेछ।
व्यक्तिगत आयकर छुट पाउने व्यक्तिको

अर्थ अनुसूची ७ को खण्ड घ मा उल्लेख भए बमोजिम हुनेछ।
पेट्रोलियम करको अर्थ अनुसूची ७ को खण्ड च मा उल्लेख भए बमोजिम हुनेछ।
प्रमुख प्रतिनिधिको अर्थ दफा ४.२ मा उल्लेख भए बमोजिम हुनेछ।
खरिद एजेन्टको अर्थ अनुसूची १ को दफा ग.४ मा उल्लेख भए बमोजिम हुनेछ।
कार्यक्रमको अर्थ प्रस्तुत सम्झौताको प्रारम्भिक कथनमा उल्लेख भए बमोजिम हुनेछ।

कार्यक्रम सम्पति भन्नाले एमसिसिको कोषबाट व्ययभार हुने गरी पूर्ण वा आंशिक रुपमा खरिद वा लगानी गरिएको कुनै पनि जायजेथा, मालवस्तु वा सम्पति (वास्तविक, भौतिक, अभौतिक) सम्भन्नुपछं।
कार्यक्रम वित्तीय व्यवस्थाको अर्थ दफा २.१ मा उल्लेख भए बमोजिम हुनेछ।
कार्यक्रम निर्देशिका भन्नाले एमसिसिका सबै निर्देशिकाहरू जस्तै लेखापरीक्षण निर्देशिका, एमसिसि वातावरणीय निर्देशिका, प्रशासकीय निर्देशिका, एमसिसि कार्यक्रम खरिद निर्देशिका, रिपोर्टिड निर्देशिका, एमसिसि एमएण्डई नीति, प्रस्तुत सम्झौता कार्यान्वयनमा संलग्न सरकारी सम्बद्ध निकायका लागि एमसिसि लागत सिद्धान्त, एमसिसि लैङ्गिक नीति निर्देशिका, एमसिसि कार्यक्रम समापन निर्देशिका, एमसिसि आर्थिक तथा लाभग्राही विश्लेषण निर्देशिका, एमसिसि ग्लोबल मार्किड स्ट्याण्डर्ड, र एमसिसिले प्रायोजन गरेका कार्यक्रमहरूसँग सम्बन्धित अन्य नीति, नियम, निर्देशिका लगायतका एमसिसिको वेवसाइटमा समय समयमा राखिएका निर्देशिका सम्भन्नुपछं।
कार्यक्रम कार्यान्वयन सम्झौता र पिआईएको अर्थ दफा ३.१ मा उल्लेख भए बमोजिम हुनेछ।
परियोजना(हरू)को अर्थ दफा १.२ मा उल्लेख भए बमोजिम हुनेछ।
परियोजनाका उद्देश्यहरूको अर्थ दफा १.२ मा उल्लेख भए बमोजिम हुनेछ।
परियोजना सहकारिता सम्झौताको अर्थ अनुसूची १ को दफा ग.२ मा उल्लेख भए बमोजिम हुनेछ।
परियोजनाका साभेदारको अर्थ अनुसूची १ को दफा ग.२ मा उल्लेख भए बमोजिम हुनेछ।
सम्पति करको अर्थ अनुसूची ७ को खण्ड ज मा उल्लेख भए बमोजिम हुनेछ।
प्रदायक भन्नाले (१) प्रस्तुत सम्झौता कार्यान्वयनका लागि क्रियाकलाप सञ्चालन गर्न एमसिसि कोष वा अन्य कार्यक्रम सम्पति प्राप्त वा प्रयोग गर्ने सरकारको कुनै निकाय वा (२) प्रस्तुत सम्झौताको अवधिमा एमसिसि वित्तीय व्यवस्थाको कम्तीमा कुल ५०,००० अमेरिकी डलर (सरकारको कुनै निकायको कर्मचारीको हैसियतले तलब वा भता वापत प्राप्त गरेको रकम) प्राप्त गर्ने कुनै तेस्रो पक्ष।
आरबीएनको भन्नाले अनुसूची १ को दफा क.२(क) मा उल्लेख भए बमोजिम हुनेछ।
रिपोर्टिड निर्देशिका भन्नाले एमसिसिको त्रैमासिक एमसिए लागत अनुरोध एवं रिपोर्टिड प्याकेज सम्बन्धी निर्देशिका सम्भन्नुपछं।
सडक मर्मत परियोजनाको अर्थ अनुसूची १ को दफा ख.२(क) मा उल्लेख भए बमोजिम हुनेछ।
एसडिआईको अर्थ अनुसूची ३ मा उल्लेख भए बमोजिम हुनेछ।
एसईईपीको अर्थ अनुसूची १ को दफा ग.१(घ) मा उल्लेख भए बमोजिम हुनेछ।
सेवा करको अर्थ अनुसूची ७ को खण्ड १ मा उल्लेख भए बमोजिम हुनेछ।
एसआरएनको अर्थ अनुसूची १ को दफा ख.२(क) मा उल्लेख भए बमोजिम हुनेछ।
सरोकारवालाहरूको समितिको अर्थ अनुसूची १ को दफा ग.१(घ) मा उल्लेख भए बमोजिम हुनेछ।
पूरक सम्झौता भन्नाले (क) सरकार (वा एमसिए-नेपाल लगायतका सरकारी सम्बद्ध) निकाय र एमसिसि।
पिआईए समेत।
बीच हुने कुनै सम्झौता वा (ख) एमसिसि र/वा सरकार (वा एमसिए-नेपाल समेतका

सरकारी सम्बद्ध निकाय) एक पक्षमा र अर्को पक्षमा तेस्रो पक्ष (कुनै प्रदायक वा कुनै पक्ष) बीच प्रस्तुत सम्झौतालाई कार्यान्वयन गर्न वित्तीय व्यवस्था वा अन्य व्यवस्थापन गर्न सम्पन्न गरिने सम्झौता सम्भन्नुपछं।
लक्ष्यको अर्थ अनुसूची ३ को प्रकरण ३ मा उल्लेख भए बमोजिम हुनेछ।
र विभागको अर्थ अनुसूची ७ मा उल्लेख भए बमोजिम हुनेछ।
करको अर्थ दफा २.८(क) मा उल्लेख भए बमोजिम हुनेछ।
दूरसञ्चार करको अर्थ अनुसूची ७ को खण्ड छ मा उल्लेख भए बमोजिम हुनेछ।
मु.अ.करको अर्थ अनुसूची ७ मा उल्लेख भए बमोजिम हुनेछ।
अमेरिकी डलर भन्नाले संयुक्त राज्य अमेरिकाको कानून बमोजिमको मुद्रा सम्भन्नुपछं।
युएसएडको अर्थ अनुसूची १ को दफा क.१(ख) मा उल्लेख भए बमोजिम हुनेछ।
अनुसूची ७

कर सूची एमसिए-नेपाल, सबै प्रदायक, समेटिएका प्रदायक, परियोजनाका साभेदार, ठेकेदार (मुख्य र सहायक), परामर्शदाता र प्रस्तुत सम्झौतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यान्वयन गर्न

एमसिसि वित्तीय व्यवस्था प्राप्त गर्ने अन्य निकाय वा व्यक्तिको लागि नेपाल सरकारले कर छुट वा दफा २.८ बमोजिम एमसिसि वित्तीय व्यवस्थाको आधारमा तिरको कर वापतको रकम फिर्ता गर्नेछ।
प्रस्तत सम्झौता अन्तर्गतका विशिष्ट कर र कर छुट व्यवस्ता कार्यान्वयन गर्ने संयन्त्र वा प्रणाली देहायका अनुसूचीहरूमा उल्लेख गरिएको छ।
सरकारले देहायका तालिका लगायत प्रस्तुत सम्झौताको एक प्रति संलग्न गरी आन्तरिक राजस्व विभाग (‘आईआरईडि”, भन्सार विभाग (‘डिओसी”), मालपोत कार्यालयहरू (‘एलआरओ”), भन्सार कार्यालयहरू (‘सिओएस”) र कर सङ्कलन तथा प्रशासनसँग सम्बन्धित अन्य स्थानीय तथा प्रदेश तहका अधिकारी निकायहरू (संयुक्त रुपमा ‘कर विभागहरू”) लाई प्रस्तुत सम्झौतामा सहमत भए बमोजिमको वा प्रस्तुत सम्झौता अन्तर्गत अन्यथा स्वीकार गरिएका कर छुटको व्यवस्था कार्यान्वयन गर्ने संयन्त्र तथा प्रस्तुत सम्झौताका शर्तहरू कर कार्यालयहरूले कार्यान्वयन गरेको सुनिश्चित गर्न परिपत्र जारी गर्नेछ।
एमसिए-नेपालले प्रदायक, समेटिएका प्रदायक, परियोजनाका साभेदार, ठेकेदार (मुख्य र सहायक), परामर्शदाताहरू र प्रस्तुत सम्झौतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यान्वयन गर्न एमसिसि वित्तीय व्यवस्था प्राप्त गर्ने अन्य निकाय र व्यक्ति लगायतका करहरूका अन्य सबै लाभग्राहीहरूलाई प्रस्तुत सम्झौतामा बमोजिमका कर छुट वा फिर्तासँग सम्बन्धित व्यवस्थाको परिपालना सुनिश्चित गर्न सहजीकरण वा सहयोग गर्नेछ।
एउटै कारोवारका सम्बन्धमा एक भन्दा बढी कर छुट वा फिर्ता प्राप्त गर्नुपर्ने भएमा (जस्तै एकै वस्तु वा सेवामा लागेको मूल्य अभिवृद्धि कर (‘मु.अ.कर”), अन्तः शुल्क र भन्सार महसुल) प्रत्येकको लागि छुट्टाछुट्टै निवेदन वा सिफारिसपत्र आवश्यक पर्ने छैन।

परिशिष्ट क

मूल्य अभिवृद्धि कर छुटको कानुनी आधार
१. प्रस्तुत सम्झौताको दफा २.८।
२. मूल्य अभिवृद्धि कर ऐन, २०५३, दफा २५(१)।

छुटको लाभग्राही

१. एमसिए-नेपाल।

२. प्रत्येक परियोजनाका साभेदार, प्रदायक, समेटिएको प्रदायक वा अन्य कुनै निकाय एवं मुख्य ठेकेदार वा मुख्य ठेकेदारसँग प्रत्यक्ष रुपमा काम गर्ने प्रस्तुत सम्झौताको कार्यान्वयनको क्रममा मालवस्तु, कार्य वा सेवा पैठारी गर्ने वा उपलब्ध गराउने सब-प्राकृतिक व्यक्तिकरू (कानूनी व्यक्तिको हकमा ‘छुट पाउने संस्था’ वा प्राकृतिक व्यक्तिको हकमा ‘छुट पाउने व्यक्ति’)।

कार्यविधि

१. पृष्ठभूमि: एमसिए-नेपालले खरिद गरेको मालवस्तु तथा सेवा वा छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले खरिद गरी आपूर्ति गरेका मालवस्तु तथा सेवामा म.अ. कर छुट हनेछ वा म.अ.कर तिरिसकेको अवस्थामा म.अ. कर फिर्ता गरिन्छ।
एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले म.अ.कर नतिरी वा नउठाईकन नै प्रस्तुत सम्झौतासँग सम्बन्धित मालवस्तु तथा सेवा बिक्री, खरिद वा पैठारी गर्न सक्नेछन्।
लाभग्राहीले मु.अ.कर तिरिसकेको आन्तरिक राजस्व विभागले अनुसूचीमा उल्लेख भए बमोजिमको कार्यविधि र समयसीमा अनुसार मु.अ.कर फिर्ता गर्नेछ।

२. एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति स्वयंले पैठारी गरेको मालवस्तु तथा सेवा वा अन्य आपूर्तिकताले तिनको तर्फबाट पैठारी गरेका मालवस्त: एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति वा तिनको तर्फबाट अन्य आपूर्तिकताले पैठारी गरेको मालवस्तु तथा सेवामा मु.अ.कर लाग्ने छैन।
प्रस्तुत सम्झौता कार्यान्वयन गर्न तथा अगाडि बढाउनको लागि एमसिए नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले सेवा पैठारी गर्दाका बखत मु.अ.कर तिर्नु पर्ने छैन।
देहायका शर्तहरू पूरा भएको अवस्थामा सम्बन्धित सिओएसले उक्त पैठारीमा म.अ.कर लगाउने छैन।
लाभग्राहीले अर्थ मन्त्रालयमा एमसिए-नेपाल मार्फत कर छुटको पत्रको लागि निवेदन दिनेछ।
एमसिए-नेपालले सर छुटको लागि त्यस्तो निवेदन गर्दा निम्नानुसारका कागजात समेत संलग्न गरी अर्थ मन्त्रालयमा पेश गर्नेछ।
निवेदन प्राप्त भएको ५ कार्य दिनभित्र अर्थ मन्त्रालयले कर छुटको पत्र जारी गर्नेछ।

- लाभग्राहीले कर छुटको लागि दिएको निवेदन,

- एमसिए-नेपालले पैठारी गरिएका मालवस्तु प्रस्तुत सम्झौताको कार्यान्वयनको लागि नै पैठारी गरिएको

प्रमाणित गरी आफ्नो आधिकारिक लेटरहेडमा लेखेको पत्र,

- खरिद आदेश वा सम्झौता (उपलब्ध भएमा)।

अर्थ मन्त्रालयबाट कर छुट दिएको प्रमाणित गरेको पत्र प्राप्त भए पछि लाभग्राहीले सम्बन्धित सिओएस समक्ष निवेदन दिनेछ।
निम्नानुसारका कागजात प्राप्त गरेपछि सम्बन्धित सिओएसले त्यस्तो पैठारीमा लाग्ने मु.अ.कर लगाउने छैन:
डु लाभग्राहीले कर फिर्ताको लागि दिएको निवेदन,

अर्थ मन्त्रालयले आफ्नो आधिकारिक लेटरहेडमा कर छुट हुने भनी प्रमाणित गरी सिओएसलाई म.अ.कर नलगाउन प्रेषित गरेको पत्र, मालवस्तुको बिजक, खरिद आदेश वा सम्झौता (उपलब्ध भएमा), डु बैकिङ्ग र भुक्तानी सम्बन्धी कागजात, र

- ढुवानीका कागजात।
३. भुक्तानी

गरिएको मु.अ.कर फिर्ता सम्बन्धी प्रक्या: प्रस्तुत अनुसूची क को प्रकरण २ मा उल्लिखित प्रक्या व्यावहारिक नभएमा वा लागू गर्न नसकिने भएमा म.अ.कर फिर्ता गरिनेछ।
एमसिए नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले मु.अ.कर तिरी मुलुकभित्र खरिद गरेका मालवस्तु वा सेवासँग सम्बन्धित कर बिजकहरू बिक्रेताबाट प्राप्त गरी वा पैठारी गरिएका समानहरूको हकमा कर निर्धारण गरिएका रसिदहरू प्राप्त गरी देहायका कागजात संलग्न गरी भुक्तानी गरिएको मु.अ.कर फिर्ता पाउन निवेदन दिन सक्नेछ-
लाभग्राहीले कर फिर्ताको लागि दिएको निवेदन,

एमसिए-नेपालले पैठारी गरिएका मालवस्तु प्रस्तुत सम्झौताको कार्यान्वयन गर्नको लागि नै पैठारी गरिएको प्रमाणित गरी परियोजनाको नाम, कर छुट पाउने लाभग्राहीको नाम र आपूर्तिकर्ता वा वितरकको नाम उल्लेख गरी आफ्नो आधिकारिक लेटरहेडमा जारी गरेको पत्र, डु खरिद आदेश वा सम्झौताको प्रतिलिपि (उपलब्ध भएमा), र

- आपूर्तिकर्ताले जारी गरेको कर

बिजक वा कर बुझाएको रसिदको सकल प्रति।
आन्तरिक राजस्व विभागले लाभग्राहीबाट अनुरोध प्राप्त गरेको ३० कार्य दिनभित्र मु.अ.कर फिर्ता गर्नेछ।

परिशिष्ट ख

भन्सार महसुल छुटको कानूनी आधार
१. प्रस्तुत सम्झौताको दफा २.८।
२. भन्सार ऐन, २०६४ को दफा ९(४)।
छुटको लाभग्राही
१. एमसिए-नेपाल।
२. प्रत्येक छुट पाउने संस्था वा छुट पाउने व्यक्ति।
कार्यविधि
१. पष्ठभूमि: एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति वा तिनका लागि मालवस्तु।
अस्थायी रुपमा समेत) पैठारी गर्ने व्यक्तिलाई यस सम्झौता कार्यान्वयन गर्न आयत गरिएका वस्तुहरूमा भन्सार महसुल लागू हुने छैन।
२. एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति वा तिनको तर्फबाट अन्य आपूर्तिकर्ताले पैठारी गरेका मालवस्तुमा भन्सार महसुल लगाइने छैन।
लाभग्राहीले अर्थ मन्त्रालयमा एमसिए-नेपाल मार्फत कर छुटको लागि निवेदन दिनेछ।
एमसिएनेपालले त्यस्तो निवेदनसँग देहायका कागजात संलग्न गरी अर्थ मन्त्रालयमा पेश गर्नेछ।
निवेदन प्राप्त भएको ५ कार्य दिनभित्र अर्थ मन्त्रालयले कर छुटको पत्र जारी गर्नेछ।
- लाभग्राहीले कर छुटको लागि दिएको निवेदन,

एमसिए-नेपालले पैठारी गरिएका मालवस्तु प्रस्तुत सम्झौताको कार्यान्वयनको लागि नै पैठारी गरिएको प्रमाणित गरी आफ्नो आधिकारिक लेटरहेडमा लेखेको पत्र,

परिशिष्ट ब

भन्सार महसुल छुटको कानूनी आधार
१. प्रस्तुत सम्झौताको दफा २.८।
२. भन्सार ऐन, २०६४ को दफा ९(४)।
छुटको लाभग्राही
१. एमसिए-नेपाल।
२. प्रत्येक छुट पाउने संस्था वा छुट पाउने व्यक्ति।
कार्यविधि
१. पष्ठभूमि: एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति वा तिनका लागि मालवस्तु।
अस्थायी रुपमा समेत) पैठारी गर्ने व्यक्तिलाई यस सम्झौता कार्यान्वयन गर्न आयत गरिएका वस्तुहरूमा भन्सार महसुल लागू हुने छैन।

२. एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति वा तिनको तर्फबाट अन्य आपूर्तिकर्ताले पैठारी गरेका मालवस्तु सम्बन्धमा: एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति वा तिनको तर्फबाट अन्य आपूर्तिकर्ताले पैठारी गरेका मालवस्तुमा भन्सार महसुल लगाइने छैन।
एमसिए-नेपाल, छुट पाउने व्यक्ति वा तिनको तर्फबाट अन्य आपूर्तिकर्ताले पैठारी गरेका मालवस्तुमा भन्सार महसुल लागू हुने छैन।
लाभग्राहीले अर्थ मन्त्रालयको कर छुट पत्र प्राप्त गरेपछि लाभग्राहीले सम्बन्धित सिओएस समक्ष निवेदन दिनेछ।
देहायका कागजात

छैन।
लाभग्राहीले अर्थ मन्त्रालयमा एमसिए-नेपाल मार्फत कर छुटको लागि निवेदन दिनेछ।
एमसिएनेपालले त्यस्तो निवेदनसँग देहायका कागजात संलग्न गरी अर्थ मन्त्रालयमा पेश गर्नेछ।
निवेदन प्राप्त भएको ५ कार्य दिनभित्र अर्थ मन्त्रालयले कर छुटको पत्र जारी गर्नेछ।
- लाभग्राहीले कर छुटको लागि दिएको निवेदन,
- एमसिए-नेपालले पैठारी गरिएका मालवस्तु प्रस्तुत सम्झौताको कार्यान्वयनको लागि नै पैठारी गरिएको प्रमाणित गरी आफ्नो आधिकारिक लेटरहेडमा लेखेको पत्र,
- खरिद आदेश वा सम्झौता (उपलब्ध भएमा)।

- अर्थ मन्त्रालयले आफ्नो आधिकारिक लेटरहेडमा कर छुट गरेको प्रमाणित गरी सिओएसलाई भन्सार महसुल नलगाउन प्रेषित गरेको पत्र,
- मालवस्तुको बिजक,
- खरिद आदेश वा सम्झौता (उपलब्ध भएमा),
- बैकिङ्ग तथा भुक्तानी सम्बन्धी कागजात, र
- ढुवानीका कागजात।

सिओएसले अबिलम्ब मालवस्तुको जाँचपास गरी पाँच कार्य दिनभित्र त्यस्तो पैठारीमा लाग्ने अन्तःशुल्क छुट दिनेछ।
३. एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले खरिद गरेका कालवस्तुमा पैठारीकर्ताले बभ्नाएको भन्सार महसूल फिर्ता सम्बन्धी.

आपूर्तिकर्ताले पैठारी गरेको मालवस्तमा आपूर्तिकर्ताले तिरको भन्सार महसुल एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले फिर्ता लिन पाउनेछन्।
लाभग्राहीले आन्तरिक राजस्व विभागमा देहाय बमोजिमका कागजातसहित भन्सार महसुल फिर्ता लिन निवेदन दिनेछ।
- लाभग्राहीले कर फिर्ताको लागि दिएको निवेदन,

- एमसिए-नेपालले पैठारी गरिएका मालवस्तु प्रस्तुत सम्झौता कार्यान्वयनको लागि नै पैठारी गरिएको प्रमाणित गरी, परियोजनाको नाम, कर छुट पाउने लाभग्राहीको नाम र आपूर्तिकर्ता वा वितरकको नाम उल्लेख गरी आफ्नो आधिकारिक लेटरहेडमा जारी गरेको पत्र,
- खरिद आदेश वा सम्झौताको प्रतिलिपि (उपलब्ध भएमा),
- सम्बन्धित मालवस्तुको भन्सार महसुल तिरको रसिदको प्रतिलिपि,
- आपूर्तिकर्ताले जारी गरेको कर बिजक वा कर तिरको रसिदको सकल प्रति,
- पैठारी गर्दा कर तिरको प्रमाण।
आन्तरिक राजस्व विभागले लाभग्राहीबाट त्यस्तो निवेदन प्राप्त गरेको ३० कार्य दिनभित्रमा त्यस्तो भन्सार महसुल फिर्ता दिनेछ।

परिशिष्ट ग

अन्तःशुल्क छुटको कानुनी आधार
१. प्रस्तुत सम्झौताको दफा २.८।
छुटको लाभग्राही
१. एमसिए-नेपाल।
२. प्रत्येक छुट पाउने संस्था वा छुट पाउने व्यक्ति।
कार्यविधि
१. पृष्ठभूमि:

एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले खरिद गरेका मालवस्तु तथा सेवामा अन्तःशुल्क छुट हुने वा फिर्ता गरिनेछ।
एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले उत्पादन वा पैठारी गर्दाका बखत अन्तःशुल्क नतिरी नै मालवस्तु तथा सेवा खरिद वा पैठारी गर्न सक्नेछन्।

२. एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति वा तिनको तर्फबाट अन्य आपूर्तिकर्ताले पैठारी गरेका मालवस्तु सम्बन्धमा: एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्ति वा तिनको तर्फबाट अन्य आपूर्तिकर्ताले पैठारी गरेको मालवस्तुमा अन्तःशुल्क लगाइने छैन।
लाभग्राहीले अर्थ मन्त्रालयमा एमसिए-नेपाल मार्फत कर छुटको पत्र प्राप्त गर्न निवेदन दिनेछ।
एमसिए-नेपालले त्यस्तो निवेदन साथ देहायका कागजात अर्थ मन्त्रालयमा पेश गर्नेछ।
त्यस्तो निवेदन प्राप्त भएको ५ कार्य दिनभित्र अर्थ मन्त्रालयले कर छुटको पत्र जारी गर्नेछ।
- लाभग्राहीले कर छुटको लागि दिएको निवेदन,
- एमसिए-नेपालले पैठारी गरिएका मालवस्तु प्रस्तुत सम्झौताको कार्यान्वयन गर्नको लागि नै पैठारी गरिएको प्रमाणित गरी आफ्नो आधिकारिक लेटरहेडमा लेखेको पत्र,

- खरिद आदेश वा सम्झौता (उपलब्ध भएमा)।

अर्थ मन्त्रालयको कर छुट पत्र प्राप्त गरेपछि लाभग्राहीले सम्बन्धित सिओएस समक्ष निवेदन दिनेछ।
देहायका कागजात

प्राप्त गरेपछि सम्बन्धित सिओएसले त्यस्तो पैठारीमा लाग्ने अन्तःशुल्क लगाउने छैन।

- लाभग्राहीले कर फिर्ताको लागि

दिएको निवेदन,

- अर्थ मन्त्रालयले आफ्नो

आधिकारिक लेटरहेडमा कर छुट गरेको प्रमाणित गरी सिओएसलाई अन्तःशुल्क नलगाउन प्रेषित गरेको पत्र,

- मालवस्तुको बिजक,

- खरिद आदेश वा सम्झौता (उपलब्ध भएमा),

- बैकिङ्ग तथा भुक्तानी सम्बन्धी

कागजात, र
- ढुवानीका कागजात।

सिओएसले अबिलम्ब मालवस्तुको जाँचपास गरी पाँच कार्य दिनभित्र त्यस्तो पैठारीमा लाग्ने अन्तःशुल्क छुट दिनेछ।
३. एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले वा तिनको लागि खरिद गरिएका स्थानीय मालवस्तु तथा सेवामा अन्तःशुल्क छुट सम्बन्धमा: एमसिए-नेपाल, छुट पाउने संस्था वा छुट पाउने व्यक्तिले खरिद गरेका वा तिनलाई बिक्री गरिएका स्थानीय रुपमा उत्पादन गरिएका अन्तःशुल्क लाग्ने मालवस्तु वा सेवामा अन्तःशुल्क छुट हुनेछ।
लाभग्राहीले अन्तःशुल्क छुट पाउने मालवस्तु र सेवाका सम्बन्धमा देहायका कागजात आन्तरिक राजस्व विभागमा पेश गर्नुपर्नेछ :

- लाभग्राहीले कर छुटको लागि

दिएको निवेदन,

- एमसिए-नेपालले उल्लिखित

मालवस्तु र सेवा प्रस्तुत सम्झौताको कार्यान्वयन गर्नको लागि नै उपलब्ध गराइएको प्रमाणित गरी, परियोजनाको नाम, कर छुट पाउने लाभग्राहीको नाम र आपूर्तिकर्ता वा वितरकको नाम खुलाई आफ्नो आधिकारिक लेटरहेडमा जारी गरेको पत्र, आपूर्तिकर्ताले मालवस्तु तथा सेवा बिजकको २ प्रति, खरिद आदेश वा सम्झौताको प्रतिलिपि (उपलब्ध भएमा), र

- आपूर्तिकर्ताको कर दर्ता प्रमाणपत्र।

आन्तरिक राजस्व कार्यालयले लाभग्राहीबाट उल्लिखित कागजातहरू प्राप्त गरेको ५ कार्य दिनभित्र पेश गरिएको प्रो फर्मा बिजकमा छाप लगाई सम्बन्धी छुट प्रमाणपत्र जारी गर्नेछ।
यसरी छाप लागेको प्रो फर्मा बिजक प्राप्त भएपछि, आपूर्तिकर्ताले मालवस्तु तथा सेवा अन्तःशुल्क नलगाई आपूर्ति गर्नेछ।

परिशिष्ट घ

संस्थागत आयकर र स्रोतमा कर कट्टी

छुटको कानूनी आधार

१. प्रस्तुत सम्झौताको दफा २.८।
२. आयकर ऐन २०५८, दफा १०(क)।

छुटको लाभग्राही

१. एमसिए-नेपाल।

२. नेपालको कानून बमोजिम दर्ता भएका कानूनी निकाय मानिने कानूनी व्यक्ति वाहेकका प्रत्येक छुट पाउने संस्था (‘आयकर छुट पाउने संस्था”)।
नेपालमा बसोवास भएको कारणले नेपालको आयकरको दायरामा पर्ने कुनै पनि कानूनी निकाय वा कानूनी व्यक्ति (प्राकृतिक व्यक्ति वाहेक) ले प्रस्तुत सम्झौता कार्यान्वयन गर्ने क्रममा सम्पादन गरिएको कामको सम्बन्धमा एमसिसि वित्तीय व्यवस्थाबाट प्राप्त आय नेपालमा करयोग्य आय मानिने वा कर सम्बन्धी व्यवस्थाको अधीनमा रहने छैन।

कार्यविधि

१. एमसिए-नेपाल र आयकर छुट पाउने सबै संस्थाहरूले प्रस्तुत सम्झौता कार्यान्वयन गर्दा मालवस्तु, काम, वा सेवा आपूर्ति गरी आर्जन गरेको आयमा नेपाली आयकर र सम्बद्ध कर छुट पाउनेछन्।
२. एमसिए-नेपालले एमसिसि वित्तीय व्यवस्थाबाट आयकर छुट पाउने व्यक्तिलाई गर्ने भुक्तानीमा स्रोतमा कर कट्टी गर्नुपर्ने छैन।
३. प्रस्तुत सम्झौता कार्यान्वयन गर्न मालवस्तु, काम, वा सेवा खरिद गर्दा एमसिसि वित्तीय व्यवस्थाबाट वा तत्सम्बन्धमा गरिएको भुक्तानीमा स्रोतमा कर कट्टा गर्नुपर्ने कर कट्टी गर्नुपर्ने छैन।

४. नेपालको कानुन बमोजिम दर्ता नभएका तर नेपालमा स्थायी संस्थापन भएका आयकर छुट पाउने संस्थाल

